



इस्लाम की उपचारा

باللغة النيبالية



المكتب التعاوني للدعوة والارشاد وتوعية الجاليات بالسل
من بـ ١٤٢٩ الرعنون ١١٢٣ هـ تلف ٢٣٣٣٨٨ ٢٣٠٥١٥ فاكس ٢٣٠٧٢٢

١٦٠ نيبالي

बिस्मिल्लाहिर्रमानिरंहोम ।
(शुद्ध गर्वन्तु अल्लाहको नामबाट अनु कमा गर्न सक्ने
हुपालु र दयालु हो)

इस्लामको उपदेश

ISLAM KO UPDESH

लेखक
मोहम्मद इब्रीह नेपाली
शिक्षक- आमिया सिराजुल चक्रम, झारपानगढ

भूमिका १००—

हाज्ञो देश नेपालको अधिकांश भाग पहाडी छ । त्यस क्षेत्रमा दस्ने हाज्ञा मुसलमान बाजु-माईहरू र दिर्दो-बहिनीहरूसे आपनो धर्म इस्लाम सित लगभग अपरिवित र अनभिज्ञ छन् भन्ने कुरा म “मौलाना अब्दुर्रङ्कफ साहब रहमानी” अध्यक्ष, जामिया सिराजुल उलूम, अडानगर, कृष्णनगर (नेपाल) बाट थाहा पाएँ ।

वहाँले “इस्लामका पाँच आधार” नामक एउटा पुस्तक प्रकाशनमा ल्याउनु भएको छ । उक्त पुस्तकमा सेहनु हुन्छ कि-तो मुसलमान बाजु-माईको त्यो अज्ञानता हटाउनको लागि निम्न कुराको आवश्यकता छ । तो यी हुन्—

(१) अज्ञानताको कारणले संविधान प्रदत्त धार्मिक स्वतन्त्रताको उपभोग गर्न नपाईरहेका तो

दाजु-माईहरूलाई इस्लाम धर्म सम्बन्धी ज्ञान
र जानकारी गराउन् कृत संकल्प, निःस्वार्थी
र परिअभिमी मानिसहरूको पहिलो आवश्यकता
छ ।

(२) तबोपरान्त इमान, इस्लाम, तौहीद, (अल्ला-
हको एकत्व) रेसालत (रसूललाई स्वीकारोचित
गर्ने) र इस्लामका आधारहरू सित सम्बन्धित
साना-साना पुस्तक-पुस्तिकाहरू राष्ट्रिय भाषा
नेपालीमा तयार गरी त्यस्ता दुर्गम अदेशका
मुसलमानहरूमा निःशुल्क वितरण गराउनु
पर्ने दोखो आवश्यकता छ ।

तसर्वं उपर्युक्त दुर्बुद्धि कुराहरू माथि म विचार गरेर कृत
संकल्प निःस्वार्थी तथा इमान्दारीको साथ यो कार्य सम्पन्न गर्न
प्रयतन गरी यो पुस्तिका “इस्लामको उपदेश” राष्ट्रिय भाषा
नेपालीमा तयार पारेको छु । यस पुस्तिकामा इस्लामको मूल
आधारहरू तौहीद, नमाज, रोजर, हज, जकात र एकता माथि
उल्लेख गरेको छु ।

यो पुस्तिका म “स्वर्गीय हृष्टरत मौताना मोहन्मद हमोबुल्लाह साहब रहमतुल्लाह” को “खुत-बातुत्तोहीव” नामक पुस्तिकाबाट सहयोग लिई राष्ट्रिय भाषा नेपालीमा लेखेको छु ।

“इस्सामको उपदेश” भन्ने इस्सामी पुस्तक प्रकाशनमा ल्याउने यो दोश्रो अवसर मलाई प्राप्त भएको छु । मलाई आशा छ कि यस पुस्तिकालाई प्रत्येक नेपाली मुसलमानहरूसँग सम्मान गर्ने छन् । साथै अल्लाह तभ्यालामा स्वीकार भएर उद्धार प्राप्त होस् भन्ने प्रार्थना गर्दछु ।

यसमा जति पनि कुराको अनुवाद गरेको छु, तो सबै पवित्र कुर्रानि र पवित्र हृदीसको प्रकाशमा लेखेकोछु । कुर्रानि र हृदीसको पेज नं० ८ आयात रुकूको नं० समेत लेखेको छु जसले गर्दा आवृथ्यकतानुसार खोज्नमा अपठिधारो नपरोस् । यसमा सजिलो र सुहाउंदो शब्द प्रयोग गर्ने प्रयास गरेको छु । जसले गर्दा कम पढे लेखेका व्यक्तिहरू पनि राम्री बुझन र लाभ उठाउन सकुन् । यो पुस्तिका जुमामा पनि पाठन गर्न सक्नु हुन्छ र यस बाहेक अरु कुनै सभा (अन्जुमन) आदि ठाउँमा मानिसहरूको समूहमा धर्म सुधार तथा समाज सुधारको रूपमा वक्तव्य दिन सक्नुहुन्छ ।

यस पुस्तिकाको भाषिक व्रुटिको सुधार गर्नमा सहयोग पुन्याउने साथीलाई हार्दिक धन्यवाद दिन चाहन्छु, अल्साहले हामी सबैलाई मुक्ति प्रदान गर्न् । (आमीन)

लेखक

चुक्कुम्बत्त छव्वरीख नेपाली
ठेगाना- नगर पञ्चायत, कपिलवस्तु, तौलिहवा
बाड नं० १ महुवा
पोष्ट र जिस्ता- कपिलवस्तु, तौलिहवा (नेपाल)

इस्लामको उपदेश

विषय-सूची

क्रमांक	शीर्षक	पृष्ठ
१-	तौहीदको विवरण र शिर्क को घृणा मात्रि उपदेश —	१
२-	मनाजिको बारेमा उपदेश	— ११
३-	जकातको बारेमा उपदेश	— १७
४-	रमजामको बारेमा उपदेश	— २७
५-	हजारो बारेमा उपदेश	— ३७
६-	आपसी मेल-मिलाप र एकता मात्रि उपदेश	— ४७

बिस्मल्ला – हर्हमानिरहीम

(शुरु गर्दछु अल्लाहको नामबाट जो क्षमा गर्न सक्ने
कृपालु र दयालु हो)

तौहीद*को विषयमा र शिर्क*को घृणा माथि उपदेश

बिस्मल्लाहिरहमानिरहीम ।

नहमशोहू व नोस्ली अला रसूलेहिल करीमः :—

फकद कालल्लाहो तअला “या अद्योहन्नासुबूदू रब्बको-
मुल्लजी खलक कुम वल्लजीना मिन कब्लेकुम लग्ललकुम
तत्तकून । अल्लजी जश्रलालकोमुल अर्जा केराशौ वस्समाश्र बेनाअर्जौ
व अन्जला मिनस्समाइ माश्रन फअखरजा बेही मिनस्समराते

* अल्लाहको एकत्व अर्थात् अल्लाहको काममा कसेलाई शरीक
भएको नमाने धारणालाई “तौहीद” भन्दछन् ।

◆ अल्लाहको काममा अहलाई शरीक भएको माने धारणालाई
“शिर्क” भनिन्छ ।

रिजकल्लकुम फला तजग्रत् लिल्लाहे अन्दादो व अन्तुभ् तप्रत-
मून्”। (यो सूरः बकरको तेजो रुकूमा छ)

अर्थः— अल्लाहतआलाले सूरः बकरको तेजो रुकूमा भनेको
छ—“हे मनुष्य पूजा गर! आपनो परबर दिगारको जसले तिमीलाई
जन्म दिएको छ, र उनको जो तिमी भन्दा पहिले थिए । त्यो
अल्लाह जसले तिम्रो निम्नि पृथ्वीलाई ओछधान र आकाशलाई
छत बनाएको छ, र आकाशबाट पानी पार छ । पृथ्वीबाट किसिम
किसिमको फलफूल उब्जाउँछ, जुन तिम्रो भोजन हो । यसले गर्दा
अल्लाहको साझी कसेलाई न गर र यसबाट बच् तिमी जावदछौं,
कि तिमीलाई जन्म दिने र आकाश पृथ्वीको रचना गर्ने, भोजन
दिने, मानें, पालने, हानि लाभ पुऱ्याउने आदि सबै कुरा अल्लाह
के लक्ष्य र शक्तिशाट हुन्छ, कसैको यसमा साझी र सहारा छैन ।
फेरि जानी जानी अरुहरूलाई उसको साझी बनाउनु ठूलो जुत्तम
हो” । यसले सूरः निशाको छेँठौं रुकूमा अल्लाह तआलाले
भने छ ।

“इन्नल्लाहा ल यग फेरो अंत्युशिरिका बेही व यग
फेरो मादूना जालेका लेमैइयशाअ्रो व मंत्युशिरिक बिल्लाहि
फकद जल्ला जलालम बईदः” ।

अर्थः— निश्चय ने अल्लाहले त्यस्तालाई मुबत गर्ने छैन,

जसले उसको किया-कलापमा अरुलाई साझेदार ठहराउँछ । जसले अल्लाहको क्रिया-कलापमा अरुलाई साझेदार ठहरायो, उ निश्चय ने त्यो बाटो दिसेको छ । अर्थात् कुनै किसिमको कसेले पाप गर्छ भने त्यसले पनि बाटो बिसेको छ, तर जसले शिर्क गङ्यो त्यसले त यस्तरी बाटो विस्त्रो कि उसका लागि कुनै पनि ठउँ ने छैन ।

उदाहरणार्थ- अल्लाहले सूरः हजको चौथो रुकूमा भने छ :- “ व मंद्युशिरिक बिल्लाहि फकअशमा खर्र मिनस्समाई फतख तफोहुत्तोरो अवतह्यने बेहिर्हो फी मकानिन सहीक ” ।

आर्थः-जसले अल्लाहको साझी ठहराउँछ । त्यो आकाशबाट खसे जस्तो हुन्छ । फेरि उसलाई उड्ने जानवर समात छन्- अथवा हावाले कुनै टाढाको घरमा पयाकी दिन्छ । अर्थात् अरु पाप माथि यो आदेश छ कि या त दण्ड होस् या अल्लाहले चाहेमा मुक्ति भई हालछ, तर शिर्क माथि यो आदेश लगाईएको छ कि उसलाई कहिल्ये उद्धार हुने छैन । किन कि यो पाप साहैने ठूलो पाप हो, उसको बराबरमा कुनै पनि पाप छैन ।

मिशकात [शरीफ बाब केबायरमा अब्दुल्लाह दिन मसऊदबाट बयान छ] - “ काला काला रजुलुन या

रसूलुल्लाह ! अथ्युज्जम्बे अकबरो इन्द्रल्लाहे कासा
अनतदग्नोवा लिल्लाहे निद्रवौं व हुवा खलकका ” ।

अर्थः— अब्दुल्लाह बिन मसउद्दको भनाई छ — कि एउटा
मानिसले रसूलुल्लाह सल्लल्लाहो अस्त्वेवसल्लम सित सोध्यो कि
हे अल्लाहको रसूल ! सबभन्दा ठूसो पाप अल्लाहको निकट कुन
हो ? त रसूलुल्लाहले भन्नु भयो अल्लाहको साथमा अह कसैलाई
साझो ठहराउनुने सबभन्दा ठूलो पाप हो, किनभने उसले तिमीलाई
देवा गरेको छ ” र मिश्कात बाब केवायरमा माज बिन जब्लद्वाट
रिवायत छ :— “ लातुशिरक बिल्लाहे शेष्ठो व इन कुतिलता अब
हृरिकता ” ।

अर्थः— रसूलुल्लाह सल्लल्लाहो अस्त्वेवसल्लमले भन्नु
भएको छ कि अल्लाहको साथमा कसैलाई शरीक नगर ? यदि
तिमीलाई कुनै दुष्ट मानिसले शिर्कको काम गराउन चाहोस् र यो
भनोस् यो काम गर नक्त तिमीलाई कत्तल गर्दू अथवा आगोमा पोलि
दिन्छु तै पनि शिर्कको काम न गर्नुस्, बद्यपि त्यो दुष्ट तिमीलाई
किन न मारिदियोस् अथवा आगोमा किन न पोलिदियोस् ।

सावधान भएर हर्नुस् र ध्यान दिनुस् कि अल्लाह र
हात्रो प्यारा रसूलले कुन तरीका र कसौटीले आदेश दिएका
छन्, तर आज हात्रो हजारौंहजार लोग्ने स्वास्नी मानिसको

यो बानी छ कि मुसलमात पनि कहलाउँछन्, र तजियाको पूजा पनि गछन् । कोही झण्डा र निशानको, कोही मीरा शेख सद्दोको, कसैको रोटपोट, कसैको मेजारमा (समाधिमा) टाढा-टाढाबाट आएर आशिक मांगदछन् र निश्चित वा नियाज चढाउँछन् कसैलाई दोहाई दिँदृष्टन्, कसैको नामको कसम (सपथ) खान्छन् आवि नाना प्रकारको शिकं गर्छन् ।

यी नादान (मूर्ख) यति पनि बुझदैनन् कि त्यो कस्तो गुरु, पोर, वलौ, शहीद, नबी अथवा फरिस्ता (देवदूत) हो जसलाई कुनै प्रकारको लाभ अथवा हानी गर्नालाई शक्ति मिलेको छ । यसैले अल्लाह तग्राताले सूर फातिरको दोलो रुक्मा भने छ :-

“ वल्लजीना तदऊना मिनदूनिहीमायमलेकूना मिन कितमीर । इनतदऊहुम लायसमऊ दोओ बोकुम वलौ समेझ मसतजाबू लकुम व योमल कियामते यकफुरुना वे शिकै कुम ” ।

अर्थ:- अल्लाह तग्राताले कुर्रान शारीफको सूरः फातिरमा भन्दछन् कि “ अल्लाह बाहेक जसलाई तिमी पुकारछौ या पूजा गछौ, त्सो एक कणको पनि मालिक छैनन् । यसेकारण तिमी उसलाई पुकारछौ भने तिम्रो पुकार पनि सुन्न सक्वैन र भन्तमा

प्रलयको दिन तिस्रो शिर्क र पूजा पुकारबाट इन्कार गरिदिनेहन् । यसले गर्दा मुश्विरक (काफिर) हरू भन्दा धेरै मुख्य कोही पनि छैन, किनकि अल्लाहसंग कोही पनि मार्गदैनन् जो सम्पूर्ण विश्वको र आकाश पातालमा रहेको प्रत्येक पदार्थहरू माथि उसको अधिकार छ र सम्पूर्ण जीवजन्तु, रुख, बिरुवा आदि सबै उसको आधिनमा छन् । तर तिनी यस्तोसंग मार्गदर्ढी जुनकी कुनै प्रकारको शासन र शासकत्व राख्दैनन् र गर्न पनि सक्दैनन् । कुर्गानि मजीद-को सूरः अहकाफको पहिलो रुकूमा अल्लाह तश्शालाले भनेको छ ।

“ व मन अजल्लो मिम्मय यदउ मिन दूनिल्लाहे
मंल्ला यसतजिबोलहू एला योमिल कियामते वहुम अनदो-
आएहिम गाफेतून । वएजा होशेहन्नाशो कानूलहुम आ-दा-ओ
व कानू बे एबादतेहिम काफेरीन । ”

अर्थः- यस भन्दा धेरै छकाइएको कुन व्यक्ति होला? जसले अल्लाहलाई छाडंडर यस्ता व्यक्तिलाई पूजनीय ठानेर पूजा गर्दै र पुकार गर्दै जो त्यसलाई प्रलयको दिनसम्म पनि जबाफ दिँदैनन्, साथै पुकार गर्नैहरूलाई थाहा पनि हुँदैन् । जब सबै प्रलोकमा प्रलयको दिन इक्वित हुन्छन् त तिनी ती पुकार गर्नैहरूको शब्दु भई हात्छन्, र उनका पुकार र पूजाबाट अज्ञानता जाहेर गरी

हास्थन् । कुर्मान मजीदको सूरः मायदःको दशाँ रक्षमा अल्लाह
तअल्लासे भनेको छः-

“ इन्हू मैव्युशिरक बिल्लाहि फकह हर्मल्लाहो
अलंहिल जन्मता बमा वाहुशारो बमा लिज्जाते मीना मिन
अन्सार ” ।

अर्थः- जो कोही अल्लाहको साक्षी ठहराएको छ निश्चयने
अल्लाहसे उसको लागि जन्मत (बैकुण्ठ) हराम गरिदिन्छ र उसको
ठेगाना दोजख (नरक) मा हुन्छ अन्याय र अत्याचार, पाप गर्ने-
लाई कोही पनि सहायता गर्ने छैन ।

मिस्कातमा जाविर रजिअल्लाहो तअला अनहोबाट
घयान छ कि रसूलुल्लाहले भन्नु भएको छ कि :- दुईटा चोज
यस्ता छन् जुन दुई कुरालाई प्रभाणित गर्दछन् । एउटा
मानिससे सोध्यो कि हे अल्लाहको रसूल ती दुबै चोज प्रभा-
णित गर्ने कुन कुन हुन ? उहाँले भन्नुभयो कि जुन व्यक्ति
अल्लाहसंग अरुलाई साक्षी गर्दैन्य्यो त्यो मरेपछि बैकुण्ठमा
जान्छ र जुन व्यक्ति इल्लाहसंग अरुलाई साक्षी (शरीक)
गर्दैन्य्यो त्यो मरेपछि नर्कमा जान्छ अर्थात् शिर्क गरी मर्दै
भने नर्कमा जान्छ र तौहीद गरी मर्दै भने जन्मतमा जान
पाउँछ ।

यसले गर्दा प्रत्येक मुसलमान दाजु—भाईहरूले शिर्क बाट बचनु नै अति आवश्यक छ ! दुःख होस् वा खुशी, बिरामी अथवा तन्दुरुस्ती, मन पराओस वा न पराओस् तै पनि प्रत्येक समयपा र हरेक काम कुरामा अल्लाह माथि ध्यान र इूढ विश्वास गर कि अर्श देखि फर्ग (आकाश देखि पाताल) सम्म सबै पदार्थ जो वजन्तु आदि जे पनि छन् सबै अल्लाहको अधिकारमा छन् सबै जिन, मनुष्य, पीर-पंगम्बर, सधू, फकीर, महार्षि इत्यादि उसको शासन र शक्तिको अगाडि लाचार छन् । आज्ञा न भए सम्म कुनै प्रकारको हानी अथवा लाभ हुन सक्दैन ।

मिश्कातको बाब सबै व तवक्कलमा इन्हें अब्बासबाट बयान छः— ‘कुन्तो खलफा र सूतिल्लाहे सललल्लाहो अल्लहे वसल्लम् ! यो मन फङ्गाला या गोलामो इहफजिल्लाहा यहफ-जका इहफजिल्लाहा तजिदहो तेजाहका व इजसअल्ला फस् अलिल्लाहा व इजस त प्रन्ता फसतइनु बिल्लाहे व आज्ञम अन्नल उम्मता लविज त म अत अला अँध्यन फओका बेशैइन लम्यन फओका इल्ला बेशैइन कद कतबहुल्लाहो लका व एनिज त मऊ अला अँध्यजुरुदा बेशैइन लमजुरुका इल्ला बेशैइन कद कतब हुल्लाहो अतैका रोफे अतिल अकलामो व जपकतिस्सोहो फो’ ।

अर्थः— इब्ने अब्बासले बयान गरेका छन् कि एक दिन मरसूलुल्लाहको पछि पछि जाँद थिए । त वहाँले भन्नु हुन्छ कि—एकेटो तिमी अल्लाहको माया महिमालाई याद राख ? अल्लाहले तिम्रो रक्षा गर्छन् । अल्लाहलाई प्रत्यक्ष रूपमा सर्वशक्तिमान र निरंकार ठान, उसलाई आपनो अगाडि नै पाउनेछौं । जब तिमी माथि कुनै किसिमको आपत्ती आई लागोस् त उसेसित मद्दतको लागि बिन्ती गर । जब तिमीलाई कुनै प्रकारको सहायताको खाँचो परोस् त उसेसित सहायता माग र यो विश्वास गर कि यदि समस्त सज्जारका मानिस एउटै ठाउँमा इकवित भएर तिम्रो निम्ति कोही लाभ गर्न चाहुन त लाभ गर्न सक्दैनन् । बरु त्यती मात्र हुन्छ जति कि तिम्रो भाग्यमा लेखिदिएको छ, र यदि त्यही सबै मानिस मिलेर तिमी प्रति केही हानि नोद्दानो गर्न चाहुन त हानि गर्न सक्दैनन् । बरु त्यति मात्र हुन्छ जुन तिम्रो भाग्यमा लेखेको छ । कलम रोकियो र कागत सुकाइयो, अर्थात् लाभ र हानि जे पनि हुनेछ त्यो लेखेको छ र त्यही हुन्छ । यसमा कसेको केही साझी र सहारा छैन, कि उसमा केही फरक अथवा घटाऊ-बढाऊ गर्न सक्दैनन् र बदल्न पनि सक्दैनन् ।

यसले गर्दा सधै अल्लाह माथि विश्वास गरेर जिवित रहने र उसे माथि अटल भएर मनै प्रयास गर ।

जस्ते गर्दा तौहीद मावि स्कर्कास होस् । जस्तो अल्लाहते
सूरः आल इमरानको एव्याहुर्ण रक्षमा भनेको छ ।

“ग्या अय्योहल्लजीना आमनुतकुल्लाहा हक्का
तोकातेही बला तम् तुम्हा इल्ला च अन्तुम मुस्लेमून” ।

अर्थः— हे ईमान्दार मानिसहरु अल्लाह सित डराऊ यस्तो
डराऊ जस्तो डराउनको हक छ । अर्थात् प्रत्येक समयमा र हरेक
काम कुरामा अल्लाह सित डराऊ र यस्तो कर्म कर्तव्य गर जस्ते
गर्दा इस्ताम र तौहीदमा देहान्त होस् र अन्तमा उद्धार पनि होस् ।

इब अन्तमा अल्लाह सित बिन्ती छ कि हामी सब
मुस्लमान दाजु-माई आदिलाई सुकर्म गर्न र शिर्कबाट
बच्नको लागि ज्ञान र साहस देउन् । (आमीन) च आखोरो
दावाना अनिल हम्दो लिल्लाहे रम्बिल आलमीन (आमीन)



नमाजको बारेमा उपदेश

बिस्मिल्लाहिर्रमानिरंहीम ।

“ अलहम्दो तिल्लाहे व कफा व सलामुन् अलाइबादे हिल्ल-
जीनस्तफा ” । अम्माबाद —

बिस्मिल्लाहिरंहमानिरंहीमः— “ फकालल्लाहो तअला उत्सो
माऊहीया इलंका मिनल किताबे व आकेमिस्सलाता इश्सस्सलाता
तन्हा अनिल फहशाए वल मुनकर वल जिकर्स्स्लाहे अकबर ” ।

अर्थः— “अल्लाहले आपना रसूल सित भनेको छ कि हे
रसूल ! तिमोलाई जुन किताब (कुर्बान) अल्लाहबाट प्राप्त भएको
छ, त्यसलाई सुनाऊ र नमाजको बारेमा साहूंने कोशिश गर किन
कि नमाजले नराम्रो बानी र नराम्रो काम कुराबाट बचाउँछ, र
यो उच्चकोटिको पूजा पनि हो ” । अर्थात् अल्लाहको धाद स्मरण
पूजा र पुकार भर्न जति पनि नियम छन्, त्यसबाट्ये नमाज ने
महत्त्वपूर्ण र अनिवार्य छ र यसमा यो विशेषता छ कि मान्छेको
कुबानीलाई विनाश गरिदिन्छ । जस्तो कि तप्सीर जामेउल
बयानमा यस आयतको सरहमा यो हवोश पेश गरिएको छ ।

“ कीला ले अलहिस्सलामो इस्ता फोलानन् यो

सल्ली बिल्लैले बयजा अत बहा सरका काला सयन्हा
मातकूलो ” ।

अनर्थः——रसूलुल्लाह सल्लल्लाहो अलैहे बसल्लम सित सहावा
इकरामले भने कि फलानो व्यक्ति रातो नमाज पढ़छ र भोसीपलट
बिहान चोरी गर्छ । त रसूलुल्लाहले भनुभयो कि नमाजले त्यस
मानिसको त्यो बानी चाउ नै बिनाश गर्छ, छोडाउँछ” ।

अब आज यस युगमा प्रायः देखापर्छ कि सकहाँ नमाजी यस्ता
छन् कि नमाज पढ़न् र पापको कामपनि गर्छन्, दसदाट यो सिद्ध
हुन्छ कि उनीहरूले नमाजलाई ध्यान पूर्वक र नियम पूर्वक तथा
आत्मामा विश्वास राखेर पढ़देनन् । किनकि जब पवित्र कुर्बानी र
पवित्र हृदीसबाट स्पष्ट देखिन्छ कि नमाजमा यो विशेषता र गुण
छ कि मानिसको कुरुर्मलाई बिनाश गरिदिन्छ । त अनिवार्य एपसे
नमाजको त्यो प्रभाव जाहिर हुनै थियो । जसको नमाजमा यो
विशेषता जाहेर नहोस्, त्यसलाई आपनो नमाज माथि ध्यानपूर्वक
बित्तार गर्नु पर्छ कि अहिले हाम्रो नमाजमा केही त्रुटी छ, र यो
अल्लाहमा स्वीकार हुने छैन भन्ने एहसास (अनुभव) गर्नु पर्दछ ।
तपसीर जामेउल बयानमा यो हृदीस छः—

“मल्लम तन तहे हिस्सलातो अनिल कहराए बल
मुनकर लम यजिद मिनल्लाहे इल्ला बोअबः ।”

अर्थः- रसूलुल्लाहे सल्लल्लाहो अल्लहे वसल्लमसे मन्नु मएको छ कि जुन मानिससे नमाज पढ़दे रहन्छ तर उसको खराब बानी छुट्टेन, त्यो मानिस अल्लाहको आज्ञाकारी भवत दूनसबैन । अर्थात् जुन मानिसको यस्तो बानी छ कि नमाज पढ़छ र खराब काम कुरा पनि गर्छ, त्यसको त्यस्तो नमाज (पूजा बन्दगी) उसलाई केही फाइदा गर्दैन । बरु पापमा गन्ती हुन्छ र समय मात्र बरबाद हुन्छ । तर बर्तमान कालमा यस्ता किसिमको नमाजी धेरे देखिन्छन् । रसूलुल्लाहे सल्लल्लाहो अल्लहे वसल्लमसे मन्नु मएको छ:-

“अस्वउन्नासे सरक्तल्लजी यसरेको मिन सला तेही कालू या रसूलुल्लाह ? बर्कफा यसरेको मिन सलातेही काला सायो तिम्मो रकू अहा व सोजूदहा” ।

अर्थः- सबै ओरहरू भन्दा दुष्ट र नीच जल (बदतर) को ओर उ हो, जसले आपनो नमाजमा चोरी गर्छ । सहादा इकरामसे सोधे कि हे अहलाहको रसूल नमाजमा चोरी गर्नु के हो? त बहाले भन्नभयो कि जुन अवितले आपनो नमाजमा रकू सजदा पूरा गर्दैनन् । यसले सिढू हुन्छ कि नमाजमा हतपत (जल्दी बचो) गर्नाले केही पनि पुण्य (सदाच) मिल्दैन् ।

हजरत ग्रलीबाट रिवायत (बयान) छ कि अल्ला-
हले यस्तो नमाज तर्फ स्वीकारात्मक र कृपा तथा दयाको
दृष्टिले हेदेन, जसले आपनो नमाजमा रुक् सजदामा आपनो
पिठ्यूं सोझो गर्देन । रसूलुल्लाहले भन्नु भएको छ कि जुन
मानिसले कानमा अजानको आवाज सुन्दा बिना शरीयतको
आदेशले घरमा नमाज पढ्छ । त्यसको नमाज स्वीकार हुँदेन
सहाबाहूले सोधे कि या रसूलुल्लाह शरीयतको तुकुमको
अर्थ के हो, बहाले भन्नुभयो कि ज्यान आदिको खतरा
(भय) होस् वा असाध्य विरामी परेको अवस्था आदि
शरीयतको आदेश हो । जुन मानिस शरीयतको आदेश बिना
घरमा नमाज पढ्छन्, उनीहरू माथि मलाई यस्तो ओध
आउँछ कि आपनो ठाउँमा कसंलाई इमाम कायम मुकाम
गरेर उनको घरमा गएर हेरौं र आगो लगाई दिउँ, जसले
बिना शरीयतको आदेशले घरमा नमाज पढ्छन् । यस ठाउँमा
कोही कोही भन्दछन्, कि घरमा नमाज भई हाल्छ, तर
सदाब (पुण्य) कम मिल्छ । उसको जवाफ यो हो कि रसूलु-
ल्लाह सल्लल्लाहो अल्लेहे वसल्लम् “रहमतुल्लिल आलेमीन”
हुनुहुन्छ, तपाईंको यो शाने मुखारक होइन् कि हलाल
(जायज) अथवा मुबाह (स्वीकार हुनालयक) काममा कुनै

मुसलमान या उसका घर या उसलाई आगोमा पोल्न विचार गर्न् ।

यसबाट सिद्ध हुन्छ कि जून व्यक्तिहरूसे बिना शरीयतको आदेशसे घरमा नमाज पढ्छन्, उमीहरूको नमाज नं हुँदैन । यो आदेश लोग्ने मानिसको निम्नि मात्रै छ । स्वास्नी मानिसको लागि घर भित्रको नमाज नं उत्तम मानिएको छ । जस्तो कि अबुदाऊद पहिलो जिल्दमा इझे मस्तकबाट बयान छ- कि रस्सुलुल्लाहले भन्नु भएको छ कि- स्वास्नी मानिसको लागि त्यो नमाज रात्रो छ, जो उससे घरको बालान आवि ठाउँमा पढेको छिन् । आईमाईहरूसे घरको बरामदामा पढेको नमाज र घरको सबभन्दा भित्रको कोठामा पढेको नमाजमा घरको भित्री भागमा पढेको नमाज अति उत्तम छ । अर्थात् भनाईको मतलब यो हो कि आई-माईका लागि अत्यन्त गोप्यता र पर्वा प्रशस्त भएमा सबाद पनि धोरे पाइन्छ ।

सहीहबोकारी पेज नं० ७६ मा अबुहोरराबाट बयान छ कि “अरायतुम लौ अन्ना नहरन बे बाबे अह देकुम । यगतसेलो फीहे कुलला यो मिन खमसम् मातकूलूना फो जातिका युवकी मिन दरनेही शंग्रन काला फजातिका

मस्तु स्तत्वतिस खमसे यमहुल्लाहो बेहल खताया" ।

अर्थः— रसूलुल्लाहले भन्नु भएको छ कि हे सहाबाहरू बताऊ यदि कुनै अधिकितको ढोका निर नदी वा नहर बगेको छ र उसथा प्रत्येक दिन पाँच चोटी नुहाओस् त तिमीहरूको बिचारले प्रत्येक पाँच चोटी नुहाउनसे उसको शरीरमा केही कोहर मैला रहन्छ या रहदैन ? त सहाबाहरूले भने अलिकति पनि फोहर मैल रहदैन । रसूलुल्लाहले भन्नुभयो कि पाँच चोटीको नमाजको यही प्रक्रिया हो कि अल्लाहले नमाजको पुण्यले सबै पापहरूलाई कमा गरिदिन्छ ।

सहोहमुस्लिम पेज नं० ६१ जिल्द पहिलोमा जाविर रजिस्टर्साहोबाट बयान छ “बैनरोजोले व बैनशिशकै वस्तु कुफ्रे तरकुस्सलात ।”

अर्थः— रसूलुल्लाहले भन्नु भएको छ कि मानिसलाई मुश्किल र काफिर हुनमा नमाज नै सबैभन्दा ठूलो फर्क हो । यसले गर्दा जसले नमाजलाई छाडिदियो त्यो निःसन्देह मुश्किल र काफिर भई हाल्यो । अब आज कति मुसलमान यस्ता छन् । जुनको न नमाज पढ्दछन् न रोजा राख्दछन् न जकात बिन्दछन् तर आफूलाई मुसलमान भनेर घमण्ड गर्नन् ।

ध्रुल्लाहू तथासा हामी सबै मुसलमान मोमिन दाखु
भाईहरूलाई रोजा, नमाज, जकात आदि सबै सुकर्मको काम
गर्न लगाउन र सोझो र सजिसो गरिवेड भन्ने प्रार्थना छ
(आमीन) ब आखोरो दावाना अनिल हम्बो लिल्लाहे रविल
आलमीन। (आमीन)



जकातको बारेमा उपदेश

विस्मिल्लाहिरंहमानिरंहीम ।

“ अलहम्बो लिल्लाहिल्लजो वहवहू वस्सलातो असा मस्सा
नदीया ब बादह । ” अम्माबादः—

विस्मिल्लाहिरंहमानिरंहीम — फकासल्लाहो तथासा — या
अम्योहल्लजीना आमनू हल अदुल्सोकुम असा तेजारतिन तुम
जोकुम मिन अजादिन अलीम । तूमेनूना विल्लाहे ब
रसूलहेही ब तोजाहेद्दूना की सबिल्लिल्लाहे बेअमदालेकुम ब
अनफोसेकुम जालेकुम खेल्लकुम इनकुन्तुम तथासमून । यगफिर-

लकुम जोनू बकुम व युद खिलकुम जग्नातिन तजरी भिन तहतेहल
अम्हारो व मसाकेना तंयवतन को जग्नाते अदनिन जालेकस फौजुल
अजोम ।

अर्थः— अल्लाह तज्जालाले कुर्यानि मजीदमा भनेको छ — हे
ईमान ल्याउने मानिसहरू ! म तिमीहरूलाई यस्तो धोर दुःखबाट
बचाउन सक्ने महत्वपूर्ण कुरा बताउछु, त्यो यो हो कि ईमान
ल्याऊ अल्लाह माथि र रसूल माथि र अल्लाहलाई खुशी प्रसन्न
राहनको लागि आपनो ज्यान र धन सम्पत्तिलाई उसको बाटोमा
अपर्ण (दान) गर । यदि तिमीलाई समझ छ भने तिम्रो हकमा
यही बेश हुन्छ । यसले ध्यान पूर्वक विचार गर जब तिमी यस्तो
कर्म गछो त अल्लाहले तिम्रो सम्पूर्ण पापहरूलाई कमा गरि दिन्छ
र तिमीलाई जन्मतमा लगीदिन्छ । जसमा इन बेश नहर बगिरहेको
छ र खुब सुहाउँदो पवित्र घरहरू छन्, जसमा तिमी सधैं रहन्छो ।

त्यो व्यक्ति कस्तो मार्यशाली छ, असलाई यो
समस्त चोज प्राप्त होला । किन कि हरेक मानिस उन्नति र
हरेक थरीको सुख सुविधाको खोजमा रहन्छ । सुख सुविधा
र उन्नति प्राप्त गर्नमा यस्तो लोन हुन्छ कि आपनो भोजन,
बस्त्र, विभाष, धर्म, अधर्म, जात, पात आदि सबै कुराको
पर्वाह गर्दैन । यससे अल्लाहले कुर्यानको प्रकाशमा आह्वान

गरेकोछ, कि म तिमीलाई सबभन्दा धेरै सुख सुविधा र उप्रति
किसिमको व्यवसाय गर्ने तरिका बताउँछु जसमा सरासर
समदृष्टि र उप्रति हुन्छ र उसको कहिले पनि अन्त हुनेछैन ।
तिमीलाई ज्ञान छ मने यस्तो लाभदायक सुख शान्तिलाई
प्राप्त गर्ने उद्योग गर । कुर्मानि माथि सांचो ईमान छ मने
एउटा ज्यान र माल के ? यदि संकहीं ज्यान र माल भएको
भए साहूं खुशी साथ अल्लाहको कृपा र दया प्राप्त गर्नेमा
मैट बढाइने यियो, तर अपसोस छ कि इस्लामको तर्फबाट
मुटु दुङ्गा जस्तै भईसकेको छ न-त नर्कको घोर दुःखको
डरसे आलस्य र लोभ नै छुट्छ र न जन्मतको मोज मजा
प्राप्त गर्नको अभिलाषा नै हुन्छ । धर्म र इस्लामको कर्मबाट
बछिच्छत भएर जान मालमा लोभ र कंजूसी गर्नन् । संसा-
रिक काममा जान र माल दुबै खर्च गर्नन् । हालांकि
(वस्तुतः) यही माल प्रस्तुको दिन उल्टो तिनीहरूको शब्द
भई हाल्छन् । जस्तो कि सहीह बोखारीको इसममाने उज्ज-
कातमा अबुहोरेराबाट बयान छ ।

“मन आताहुल्लाहो मालन फलम यब्दे जकातहू
मुस्सेला मालोहू योमल कियामते शोजग्न अकरा लहू जदि-
बताने यो तउबोकोहू योमल कियामते सुम्म याखोजो बेलिह

जेमतंहे यानी शिवर्हे सुम्यकूलो अना मालोका अला
कंजोका सुम्मा तला बला यह सबस्त्रजीना यववासूमा बेमा
आताहो-मुल्लाहो मिन फजसेही होवा खेल्लहुम बल हुवा
शर्हल्लहुम सयोतोषकूना म बखेलू बेही योमल कियामते ।”

अर्थः— रसूलुल्लाहे सल्लल्लाहो असंहे बसल्लमले भष्म
भएको छ कि जुन व्यक्तिलाई अल्लाहले धनदान बनाएको छ
(सम्पत्ति प्रदान गरेको छ) त्यो उस मध्ये अल्लाहको बाटोमा खर्च
गर्दैन भने त्यो सम्पत्ति प्रत्यक्षो दिन अत्यन्त जहरीलो र अत्यन्त
कुरुप अनुहारको नाग (सर्व) बनाइने छ । केरि त्यो सर्व त्यस
मानिस हो घाँटीमा तोक जस्त चिम्टेर उसको अनुहारमा टोकछ र
भन्छ, कि म तिन्हो माल हुं म तिन्हो खजाना हुं मेरो आनन्द भोग।
यसपछि तपाईंले यो आयत शरीफ पढ्नु भयो, जसको अर्थ हो कि
अल्लाहले प्रदान गरेको धन सम्पत्तिमा कंजूसी र घमण्ड नगर
किनकि यही सोम र कंजूसी गरेर बचाएको (जोगाए) माल उनको
घाँटीको तोक भई हाल्छ । सूरः तोबाको पांचौ रुक्मा अल्लाहल
भनेको छः—

“बल्लजीना यकने जूनजजहबा बला फिज्जता बला युन
फंकूनहाफी सबिलिल्लाहे फबशिशरहुम बेअजाबिन अलीम ।
योमा युहमा अर्लेहा फी नारे अहम्रमा फतुकबा बेहा जेबा

होहुम व जोन्‌बोहुम व जोहरोहुम हाजा मा कनज्तुमसे
अनफोसेकुम फजूक माकुमतुम तकनेजून ।”

आर्थः— अल्लाहको भनाई छ कि जुन व्यक्ति सुन-चाँदी
जमा गरी त्यसमा लोभ तथा कंजूसी गछन र त्यस मध्येबाट
अल्लाहको बाटोमा खर्च गर्दैनन् । उनीहरूलाई घोर दुःखको सूचना
दी हाल कि त्यो सुन-चाँदी प्रलयको दिन सबभन्दा पहिले तताएर
उनीहरूको अनुहार पिठ्यू र दायी दायी दुवैतिर पोलिम्छ र भनिने
छ कि यो तिज्हो त्यो बजाना हो जसलाई तिमीले अस्थन्त भाया र
स्नेह र हिफाजतको साथ राखद॰यो, तथा प्रेम गर्द॰यो, मिहनत
घरेर खून पसीना बगाएर कमाउँयो र उसबाट एक पंसा दीन
दुःखीलाई दिवैन्यो । अब आज यहाँ उसको आनन्द भोग ।
“मउज बिल्लाह मिन अजाबिलाह ।”

आर्थः— “हामी अल्लाहको कोष दण्डबाट अल्लाह सित
जमा चाहन्छौं ।”

मुसलमानहरूलाई आहियो कि सम्पत्तिको प्रसोभ र
भायामा कत्तेर बँकुच्छज्ञाई न विसून । शंतानले जुनबेला
हुदयमा यस्तो उदगार (वसवसा) पंदा गरोस्-कि मालबाट
इउजत छ र आदर भाष हुन्छ । सबैले भहान समझेर उच्च
नामसे ओवित गछन्, धन खर्च गरियो भने गरीब हुन्छौ र

दरिद्र कहलाउँछौ । त्यस बखत यो दोषा (मन्त्र) पढनुस्—
 ‘ता हौला वला कूब्बता इल्ला हिल अलीइल अजोम’
 र आफ्नो हृदयमा विचार बिसर्ग गर कि या त म यस
 माललाई छाडेर जान्छु अथवा यो सम्पत्ति नै मलाई छाडेर
 जान्छ । तदोपरान्त माल कसेको पासमा रहने छैन् । यसले
 यस्तो फाइदा र लाभदायक सुख सुविधा प्राप्त गर्नको लागि
 किन लोभी र कंजूस बन्न् । यी सबै कुरा माथि सोच्नु पर्दछ ।
 साथै कुर्गानि मजीद र हडोशको त्यो आयतलाई रोजनु पर्दछ,
 जसमा अत्याधिक पुण्य र कहिले पनि त्यसको अन्त नहुने
 खालको पुण्य लेखिएको छ । जस्तै— सूरः बकरमा अलल्लाह
 तग्रालालै भने छः—

“मसलुलजोना युन फेकूना अमवालहुम फी सबी-
 लिल्लाहे कमासले हृष्टतिन अम्बतत सबा सनाबेला फी
 कुल्से सुम्बोलतिन मीयतो हृष्टतिन बल्लाहो यो जाएको
 लेमईयशाश्रो बल्लाहो बासेउन अलीम ।”

अर्थः— अललाहले भन्छ कि उदाहरण उनीहरूको, असले
 अललाहको बाटोमा एक दाना दान गर्छन् त्यो दाना उस दानाको
 बराबर हुन्छ जसबाट सात बाली-उपजेको हुन्छ र प्रत्येक बासीमा
 सप्त दाना हुन्छन् र अललाहले बढाउन र अधिक दिउन, उसलाई

जति चाहुन् र अल्लाहूले दिन सकने योग्य छन् र समस्तलाई जाम्बछन् ।

रसूलुल्लाहको प्रमरणाणी छ कि जुन व्यक्ति अल्लाहूले बाटोमा पवित्र धन मालबाट एउटा सानो खजूर खर्च गर्छ भने अल्लाहले स्यसस्लाई नं कबूल गर्छ । त्यो सानो खजूर लाई खुशीसाथ कबूल गर्छ र उस मानिसको निम्नि पाल्दछ । यहाँ सम्भ कि त्यसे खजूरको सानो दानलाई बढाउँदा-बढाउँदा एउटा पहाड जस्तै गर्छ र जब प्रलयको दिन नेको बदीको तोल हुन्छ तब त्यो सानो दान पहाडको बराबर गरेर नेकोको पलडामा राखिन्छ (यो हृदोश सहीह बोखारीको हो) तिर्मिजीमा अनसबाट बयान छ कि:—

“ इप्रस्सदकता स तुत फेवो गजबरंव्ये ब तदफ्प्रो भीतस्त्सुए । ”

अर्थः— रसूलुल्लाहूले भझु भएको छ कि दानले अल्लाहूले कोषलाई शंत्य प्रदान गर्छ र मृत्युको घोर दुःख र बेहयाईबाट बचाउँछ ।

अब धेरै जना यस्ता छन् कि साल भरि अनेक कार्यमा जकात (दान) दिन्छन् र सम्पत्ति खर्च पनि गर्छन् । जुन प्रकार जकातको प्राधार नियम छ । अह बढता जकात दिन्दैनन् । तर यस बाहेक अरु धन मालमा पनि गरीब दुःखो

र छिमेकीहरूको हक छ । जस्तो कि तपसीर जामेयुल बयान-
मा आयत “लैसल विर्द्ध अनतोवत्सू उजूहकुम” को सरहमा
इन्हे अबी हातिमबाट मरफूथन मनकूल छः—

“फिलमाले हक्कुन सेवज्जकात ।”

अर्थः— जकातको बाहेक अरु धन मात्रमा गरीब र छिमेकी
हरूको हक छ । जस्तै-गाई, भैंसीको दूध वा खेती किसानीको
जनावर वा झोजार, रूपियां, पेसा वा ज्ञान पिउनको बर्तन,
बन्धरो, आगो आदि । यो समस्त वस्तुहरूको कर्हाले काही जहरी
आई लाग्छ र तो सामान नदिएमा प्रलयको दिन पकड हुनेछ । यो
पनि जकात जस्तै अनिवार्य कुरो हो । कति मानिस त जकात
खंरात प्रत्येक प्रकारको गर्छन् तर जसलाई दिन्छन्, उस माथि
शासन गर्छन् । यसले पुण्य नष्ट हुन्छ । जस्तो कि अल्लाहले सूरः
बकरको २६ और रक्मा भनेको छः—

“सा तु बतेलू सदकातेकुम बिल मध्ये वसभजा ।”

अर्थः— “किन बराबाद गछों आफ्नो खंरातलाई परोपका-
रमा दबाव गरेर र दुःख दिएर” ।
इन्हे माजामा अबुहोरेराबाट बयान छः—

“इज अते तोमुज्जकाता फसा तन्सौ सदाबहा अन्त-

कूलु अल्ला हुम्मजअलहा मगनमन बला तज अलहा
मगरमन ।”

आर्थः— रसूलुल्लाहते भन्नु भएको छ कि जब तिमी खैरत
आदि दिनछौ, त त्यसको पुण्यलाई नविर्सनु । अर्थात् दिने बखतमा
यो दोग्रा (मन्त्र) गर कि हे अल्लाह ! यसलाई स्वीकार गर र
सजिलो गरि देउ “किन कि माल खर्च गर्न बडो लोभ लाग्छ ।
यसले गर्दा यदि मुखले भन्न सकिन्न भने हृदयमा मात्र सम्मना
गरेपनि हुन्छ । यसरी भन्दा हिमत बलियो हुन्छ र इस्लामको
कार्यमा खर्च गर्न केही बाधा पर्दैन् । धेरे मानिस यस्ता छन् की
जीवन भरि धन माललाई जोगाए र राहदछन् एक पंसा पनि नेक
कार्यमा लगाउदैनन् जब मृत्युको बेता आउँछ तब धारिसहरू सित
भन्दछन् कि यति उहाँ यति उहाँ दिहालनुस् । त्यसो गर्नाले केही
सबाद (पुण्य) मिल्दैन् किन कि अल्लाहको प्रेममा खर्च गर्न जब
स्वीकार हुन्छ, जब स्वास्थ्य र तनबुरुस्ती सुसल्पन्न रहन्छ र
परिवारिक खर्चको पनि भार हुन्छ । यही सत्यमा खर्च दान गर्नु
पछि । जस्तो कि— “वशातल माला अला हुब्बेहो” को सरहमा
जामेउल बयानमा आदेश छः—

“अनन्ततेयहू व अन्ता सही हुन शहीहुन तामोसुस
ऐशा व तखसल फकरा ।”

अर्थः— रसूलुल्लाहने भग्नु भएको छ कि स्वास्थ्य तनदुरुस्त र सुसम्पन्न भएको बेला र भविष्यको आशा र परिवारिक बच्चंको भार पनि रहेको अवस्थामा अल्लाहको प्रेममा जब्चं गर्नु पर्छ ।

मिस्कातमा अबु सईदबाट रिवायत छः— “त्यन्ध-
तसद्दकल मरणो फी हयातेही बेदिरहमिन खंश्लहू मिन
अंग्यतसद्दका बेमेयतिन इन्दा भोतेही ।”

अर्थः— रसूलुल्लाहने भग्नु भएको छ कि जुन व्यक्ति तनदु-
रुस्तीको समयमा एउटा रूपियाँ अल्लाहको प्रेम बाटोमा जब्चं गर्छ,
त्यो मृत्युको समयको सय रूपियाँ भन्दा धेरै (बढी) महस्तपूर्ण
हुन्छ । यति फरक त्यसबेला हुन्छ जबको उसले (मरणासम्बन्धे)
आफ्नो हातले दिएको होस् । तर अखलाई हुकुम मात्र दिएर दान
गर्छ भने त्यो त ज्ञन कम महत्वको हुन्छ ।

यसले हाम्रो अनुरोध छ कि सबै मुसलमान बाजु-
भाईहरूले शंतानको बहकावामा नम्माएर परलोकको सुख
शान्ति नगुमाउनुस । कुर्मानि हृदीशको आघारमा अटस भएर
नियम बमोजिम गर्न प्रयत्न गर्नुस्, जसले पुण्य बधादि नहोस्
र पूरा पूरा पुण्य प्राप्त होस् (आमीन) ब आखोरो दावामा
अनिल हम्बो सिसलाहे रघ्बिल आलमीन । (आमीन)



रमजानको बारेमा उपदेश

बिस्मिल्लाहिर्रमानिर्हीम ।

“अलहम्दो लिल्ला हिल्लजी हवाना लेहाजा वमा कुशा लेन-
हतदेया लौता अन हवानल्लाह व सल्लल्लाहो अला अबदेहो व
रसूलेहो मोहम्मद बिन अब्दुल्लाह व मन तबेअहम वे एयसाने येला
यो मिहीन” । अम्माबादः—

बिस्मिल्लाहिर्रमानिर्हीम— “फदक काल्लाहो तप्पला-व
बश्शेरिल्लजीना आमनू व आमेलुस्सालेहाते अम लहुम जमातिन
तजरी मिन तहतेहल अन्हार” ।

अर्थः— “अल्लाहले आपना नबीसाई सन्देश दिएका छन् कि
हे नबी उनीहरूलाई, जससे ईमान त्याउछन् र नेक अमल (कर्म)
गर्छन, यो खुशखबरी (बधाई) सुनाई देउ कि उनीहरूको लागि
बंकुण्ठ तयार गरिएको छ । यसमा नहर र बागहरू छन् ।” मिस्कात
पेज ४४४ मा मुहम्मद बिन उमरबाट मरकूअन बयान छः— “इस
अब्दल्लव खर्रअला बजहेही मौं यो मिउ बसेदा एसा अप्पेमूता
हरमन को तप्पतिल्लाहे लहकरहु को जालिकसयोमे बलबदा
अभू रुदा यसद्दुनिया कयमा यजदादो मिनल अजरे बस्सवाद” ।

अर्थः— “रसूलुल्लाह सललल्लाहो अलैहे वसललमते शुभ
मएको छ कि यदि कुनै व्यक्ति जन्मनासाथ सजदामा परोस र
सगातार पूजा बन्दगीमा सागि रहोस् र पूजामा बढ़ मएर स्वर्ग-
बासी होस् तं पनि त्यस बन्दगीलाई प्रलयको दिन निघ्न श्रंगोको
बन्दगी सञ्चने छ । र यो इच्छा गर्ना, कि कुनै व्यक्तिबाट फेरी
संसारमा जान पाएँ भने पुण्य र धर्मको काम ज्ञन धेरे गर्ने यिएँ ।”
तसर्य नकंको दुःख र जन्मतको अमृत देखेर मनुष्यको समझमा
स्पष्टहुन्छ कि सुकर्मको उस दिन अत्यन्त जहरी छ । त्यस बछत
ठूलो मुकर्म गर्ने व्यक्ति पनि अभिलाषा गर्नेछ कि दुनै तारिकाबाट
नेको अरु प्राप्त भएको भए ज्ञन रास्रो हुन्न्यो । फेरी उनको
अप्सोव (पछुताव) र अभिलाषाको के ठिकाना होसा, जस्ते अत्य
मावामा नमाज, रोजा पनि रास्रो सित गरेको छनन् । तसर्य
समझदारीको नुरो यो हो कि जीवनमा स्वास्थ्यलाई सुनीलो र
सुहाउंदो ठान र जुन समय धेरे महस्त्वपूर्ण आप्नोस त्यसमा सके-
सम नेकी प्राप्त गर्ने प्रयास गर । जस्तो यो शुभ (मुदारक)
माहिता रमजानको त धेरे महस्त्वपूर्ण छ । यो सुख शान्तिको मेवा
ते भरिएको छ ।

तरगीब व तरहीब सफा २०६ भा हजरत उमरबाट
रिकायत (ब्यान) छ—“आकेहत्साहे की रमजाना मग

फूरन लहू व सायसुल्लाहे कोहे ल यखीबो रवाहु तबरानी ।”

अर्थः— “रसूलुल्लाहने मन्त्र भएको छ कि रमजानुल्लमुबारकमा अल्लाहसाई स्मरण गर्ने व्यक्तिपापबाट मुक्त मईहाल्छ, र प्रार्थना गर्ने निरास हुनसक्दैन् ।” तरगीब र तरहीब पेज नं० २०१ मा हजरत अबुहोरेराबाट मरफूअन बयान छ ।

“मन कामा रमजाना इमानो व इहतेसाबन भोकेरा लहू भातबद्दमा मिन जम्बेही ।”

अर्थः— रसूलुल्लाहने मन्त्र भएको छ कि जो कोही रमजानको प्रशंसा र बुजुर्गो मायि बिश्वास गरेर, त्यसको कल (पुष्य) साई आदर वा सम्मान गरेर खुली साथ रोजाः (ब्रत) रात्रोस् र पूजा बन्दगो गरोस् उसको पछिल्लो सबै पापहरू काम्य मई हाल छन् ।

बयान रमजानको बारेमा रसूलुल्लाह सल्लल्लाहो अल्लहे बसल्लमले रेकाफ्रतको गन्तो कायम गनुं भएन र सहावा रिजवानुल्लाहमा जसको जति इच्छ मयो पढेका पिए र कोही एकत्र कोही समूह (जमात) को साथमा पढदेये । यो हदीश मुन्तका पेज ७८ मा छ ।

एक चोटी अन्तिम अशरामा (हृतामा) यस्तो मयो कि तपाईं पर्यात् रसूलुल्लाहले एशाको नमाज पछि एतेकाफ

को ठाउंमा गएर नमाज पढ्न थाले । केही व्यक्तिहरू पनि बहाँको साथमा सम्मिलित भए । दोस्रो रातो उस भन्दा बढी व्यक्ति सम्मिलित भए, तेस्रो रातो अरु धेरै व्यक्ति भए । तर बहाँले उनीहरूसाई सामूहिक नमाज पढ्न दिएनन् र बहाँबाट हुक्म भयो कि कहिले तिमी माथि अनिवार्य नभई हालोस् । फेरी तिमीलाई समस्या परोस् । यस रिवायत (बयान) मा यो विवरण छुन कि दुबैं रातीमा कति रेकात पढाउनु भयो । यो हव्वीश मुन्तका पेज ७८ मा छ । अर्को एउटा बयानमा छ कि पहिलो रातो पहिलो प्रहर देखि तेहाई प्रहर सम्म पढाएका थिए फेरी एकरात बिराएर तेस्रो रातो आधा रात सम्म फेरी बीचको एउटा रात छाडेर तेस्रो रातीको करीब बिहान सम्म पढाउनु भएको थियो । यो सबै बयान साँचो छन् । हव्वीश नं० ७८ मा हजरत जाबिर रजिघ्लाहो तपाला अन्होको भनाई छ कि तपाईंले हामी-हरूसाई एशा पछि जुन नमाज पढाउनु भएको थियो त्यो आठ रेकात थियो । यो हव्वीश सहीह इन्ने खोजेमा र इन्ने हिम्बानमा छ । जुन सुबूलुस्सलाम पेज नं० १३७मा छ । बह-की आदिमा जुन बयान छ कि अर्ह हजरत सल्लल्लाहो अल्लेहे बसल्लमले बोस रेकात पढाउनु भएको थियो । त्यो सही

छेन, सुबुलुस्सलाम पेज नं० १३७ मा छ ।

यस बयानबाट यो सिद्ध हुन्छ कि तराबीह अर्के हो र तहज्जुद अर्के हो । किन कि तहज्जुद नमाजको समय आधी रात पछि जनाउँछ । उसलाई तपाईंले एशा पछि शुरु गरि दिनु भएको थियो साथै यो पनि जाहेर भयो कि यो नमाज समूहको साथमा पढ्न सकिन्छ र बेस्तै पनि पढ्न सकिन्छ र साथै समयको पनि ज्ञान हुन्छ कि चाहे पहिले प्रहरमा वा भध्य प्रहरमा अच्छा अन्तिम प्रहरमा जहिले पनि जुनसुके ब्यक्तिले जति रेकात पढ्न चाहेमा पढ्न सक्छ । तर आठ रेकातको प्रशंसा छ किन कि आठ रेकातको प्रमाण रसूलबाट पाइएकोछ । उक्त किताबको पेज नं० २०१ मा अबु सईदबाट मरफूअन बयान छ ।

“मन सामा रमजाना व अरफा होदूबहू व तहफजा पिष्पाई यम्बगी लहू अंथ्यातहफजा कपफरमा कषलहू ।”

अर्थः— रसूलुल्लाहले भन्नु भएको छ कि जुन मानिसले पवित्र रमजानको शर्त (नियम) लाई चिन्यो र जुन-जुन कामबाट बच्नु पर्न, त्यसबाट बाच्यो त उसको पछिल्लो सबै पाप खात्म मइहाल्छन् ।

तरगीब व तरहीब पेज नं० २०४ मा अन्सबाट भर-

फूग्रा बयान छ कि—रसूलुल्लाहते भन्नु भएको छ । यो महीना तिथ्रो अगाडि आएको छ । यसमा एक राती यस्तो छ कि जसको इबादत (पूजा) हजार महीनाको बन्दगी भन्दा श्रेष्ठ छ । जुन व्यक्ति उसको पुण्य र लाभबाट महरूम (असफल) भयो । त्यो अनेक लाभ र पुण्यबाट असफल भयो । यस पुण्य र सहायबाट उही महरूम हुन्छ, जो कि निकै मूर्ख र दुष्ट होला ।

तबरानीको रिवायत (बयान) मा यस्तो आएको छ, कि आं हजरत मुहम्मदले भन्नु भएको छ—यो रमजान तिथ्रो नजीक आएको छ । यसमा जन्मतको ढोकाहरू खोलि दिन्छन् र जहश्वमको ढोकाहरूलाई बन्द गरिदिन्छन्, शंतानलाई थुनिन्छ । त्यो व्यक्ति निकै अभाग्य छ जसले रमजानको महीना पायो र उसलाई क्षाम्य (बख्शिश) हुने मौका (अवसर) प्राप्त भएन । जब यस्तो पुण्य र दयाको महीनामा उसलाई मुक्ती प्राप्त भएन भने फेरी कहिले होला ?

तरगीब तरहीब पेज नं० १६८ मा इब्ने उमरबाट बयान छ कि—रसूलुल्लाह सल्लल्लाहो अलैहे बसल्लमसे भन्नु भएको छ कि अल्लाहको प्रतिनिधिहरूको अमल (कर्म)

अत्त्वाहको छेऊ सात दर्जामा छ । दुईटा अमल यस्ता छन्
कि दुई चौजलाई अनिवार्य गर्नन् । दुईटा यस्ता छन् कि
यसमा एउटाको सट्टा एउटा छ र एउटा त्यो हो कि उसको
सट्टा दश पुण्य लेखिन्छ र अरु यस्तो छ कि उसको सट्टा सात
सौ पुण्य लेखिन्छ । र एउटा अमल यस्तो छ कि उसको
पुण्यको हद (सीमा) अत्त्वाह बाहेक अरु कोही पनि जान्द-
नन्, न कुनै दूत (फरिश्ता) मा त्यसलाई लेख्न, शबित छ ।
दुई अमल दुई चौज अनिवार्य मध्येबाट एउटा यो हो कि
जुन व्यक्तिले शिर्क गरेन् र तौहीदमा बिश्वास गरी मन्यो,
उसको निम्ति बंकुण्ठ अनिवार्य हुन्छ, दोस्रो यो हो कि
जुन व्यक्ति शिर्क माथि मन्यो, उसको निम्ति नक
अनिवार्य हुन्छ । एउटाको एउटा मात्र सट्टा माध्येबाट
यो हो कि एउटा पाप गर्नेलाई एउटा पाप मात्र
लेखिन्छ । दोस्रो यो हो कि यदि कसैले कुनै प्रकारको सुकर्म
गर्न प्रवृत्त गन्यो, फेरी गर्नको मौका पाएन भने इरादाको
मात्र बिचारले एउटा पुण्य लेखिन्छ । दश गुना पुण्य मिल्ने
अनेक पुण्य छन् । अर्थात् जब मुसलमान कुनै किसिमको
धार्मिक कानून गर्न त कम से कम दशबटा पुण्य लेखिन्छ र

त्यो अमल जसको सट्टामा सातसौ पुण्य छन्, त्यो हो “को सबिलिल्लाह” अर्थात् शरई जहाद (इस्लामको लागि सडने सडाई) भा धनमाललाई लगेर उस मध्येबाट फर्काएर त्याएन भने उसको पुण्य एक-एकको सात-सात सय लेखिन्छ ऐउटा विरमको सट्टा सय दिरम (सुनको सिवका) ऐउटा दीनारको सौ दीनारको पुण्य लेखिन्छ, र त्यो अमल जसको पुण्यको सीमा अल्लाहस्ताई मात्र थाहा छ, त्यो रोजा हो ।

तरगीब व तरहीब पेज नं० २०३ मा अबू होरेरा-बाट मरकुअन बयान छ कि— “ रसूलुल्लाह सल्लल्लाहो अल्लहे वसल्लमले भन्नु भएको छ कि जब रमजानको पहिलो राती आउँछ, त उसमा ठूल-ठूला बलवान जिन र शंतान थुनिदिइन्छन् र नर्कको ढोका बन्द गरि दिइन्छ । फेरी उस माध्येबाट कुनै ढोका खुलदैन र जश्तको ढोका खोलिन्छ, फेरी उस माध्येबाट कुनै पनि ढोका बन्द गरिदैन्, र अल्लाह तअलाको तर्फबाट पुकारने दूतले पुकार गर्छ “हे भत्ताई र सुख शान्ति चाहने इच्छुक महानुभावहरू हो अगाडि बढ (अर्थात्-यो समय सुहाउँदो छ जे पनि मानु छ मान) र हे पाप गर्नेहरू अहिसे पछ । अर्थात् यस सुहाउँदो र सुनौलो

समयको सम्मान गर र पापबाट पर हट, र अल्लाहको सागि
स्वतन्त्रितहरू छन् । अर्थात् आज अल्लाह तअलाले आपनो
बन्दाहरूलाई नकंबाट मुवत गरि रहेको छ । यो कार्य योजना
प्रत्येक रमजानको पहिलो रातमा हुन्छ ।

ततगीब व तरहीब पेज नं० २०५ मा अबु मसउद-
बाट बयान छ कि- “लौ यालमुल एबादो मारमजानो
लतमन्नत उम्मती अन तकूनस्सनतो कुल्लोहा रमजान ।”

अर्थः- रसूलुल्लाहले भन्नु भएको छ कि रमजान मुबारकको
जस्तो महत्त्वपूर्ण स्थान अल्लाहको नजिक छ । यदि त्यो खिलकत
(संसार) लाई जानकारी भएको भए त मेरो अनुयायी मध्येको
भ्यक्तिहस्ते वर्ष भरि रमजान ने रमजान रहोस् भन्ने इच्छा गर्ने
थिए । यस हदीशबाट यो याहा हुन्छ कि मेरो अनुयायीहरू दान
खंरात रोजा, नमाज आदिको पालन गर्नमा सुयोग रहने छन्
भनी रसूलुल्लाहलाई आपनो अनुयायीहरू माथि आशापूर्ण गौरव
यियो । तर हामीहरूले आज यी सबै कर्मबाट कति टाढा छौ ?
यो कति शर्म र लाजको कुरो हो ? इस्लाम र ईमानको कुरो यो
होकि आपना प्यारा नबी मुहम्मदको मनोभावनालाई अल्लाहको
र रसूलको हुक्म बमोजिम सिद्ध गरेर देखाएँ ।

तसर्थ रमजानलाई धेरै महत्त्वपूर्ण महीना सन्तरे

घेरे प्रेम र सम्मानको साथ यस मुवारक महीनालाई रोजा
नमाज र पवित्र कुर्बानिको पाठन् गरेर तथा दान, खंरातको
साथ बिताओ ।

अल्लाह् सित अनुरोध छ कि हामी सबै मुसलमान
दाजु-भाई र दिदी आमा र साना-ठूला आदिलाई रोजा,
नमाज, जकास र अनेक सुकर्म गर्न र त्यसमाचिय चलन साहस
र भोका प्रदान गर्न । संसार र परलोकको दुःख आपत्ति-
बाट बचाउन् । (आमीन) रम्यना तकम्बल मिश्रा इम्रका
अन्तस्समीउल अलीम व तुम अलैना इम्रका अन्ततउवादुर्ह-
हीम । (आमीन)



हजको बारेमा उपदेश

बिस्मिल्लाहिर्रहमानिर्रहीम ।

“अल्लाहो लिल्लाहे रविव्वल आलमीन वस्सतातो वस्सतातो
आला खातेमिन नजीईन् व बादः ।” अम्माबादः—

बिस्मिल्लाहिर्रहमानिर्रहीमः— “ ककासल्लाहो तभला इन्ना
अवश्वला बयतिबैं प्रोजेआ लिन्नासे लल्लजी वे बक्कता मोबारकों व
होदल्लिल आलमीन । फीहे आयातुम बैइयेनातुम मकामो
इबाहीमा । व मन दखलहू काना अमेनन् व लिल्लाहे अलन्नासे
हिज्जुल बइते मनिस्तताआ इलंहे सबीला । व मन कफरा कहन्न-
ल्लाहा गनीयुन अनिल आलमीन । ”

अर्थः— अल्लाहुत्तम्माले कुर्रानि शरीफला जनेको छ कि—
हरेक व्यक्तिको लागि पहिलो घर मक्कामा कायम गरिएको छ ।
जुन कि बरकत बाला छ र हिदायत (सन्मार्ग) छ, सबै जनाको
लागि, यस शहर मक्कामा इस्लामको सच्चाई स्पष्ट गर्नाको लागि
निशानहरू छन् । अर्थात् मकामे इबाहीम (काबामा एक महस्वपूर्ण
ठाउँ) छ यसमा प्रवेश हुने व्यक्तिलाई कसैसे पनि समात्न सबैन् ।
जुन मुसलमानले स्वास्थ्य तन्तुरुस्ती र बाटोको खर्च प्राप्त गरेको

हुन्छ । उसलाई यस घरमा हज गर्न प्रनिवार्य हुन्छ । कसले कुफ
(इन्कार) भयो भने अल्लाह तप्पालासे यस्ता व्यक्तिहरूको प्रवाह
गर्दैन् ।

यस आयतमा साक बयान छ कि खानाकाढाको हज
उस बाहेक "उसलाई हज यात्राको पाथेय प्राप्त छैन्, अरु
सबैलाई अनिवार्य छ । कसे सित हज गर्न अमता हुदाहुँदे
पनि उ हज गर्न जाँदैन् भने त्यो इस्लामबाट खारिज हुन्छ र
आफ्नो मात्र नुकसान (हानी) गर्दै । अल्लाहको के बिगार
छ र ?

तरगीब ब तहहीब पेज नं० २३६ मा हजरत अली-
बाट बयान गरिएको छ- "मम मलका जादो ब राहेलतन
तुबल्सेगोहू एसा बंतिल्साहे ब सम यो हज्जा फला अल्हे
अईयमूता यहूदियन अब नसरानीयत ।"

अर्थः- हजरत अलीको भनाई के छ भन्ने रसूलुल्लाहले भन्नु
भएको छ कि- जुन [व्यक्तिलाई हज यात्राको खच र सवारीको
सामान हज गर्न सक्ने सम्म प्राप्त छ तर ऊ हज गर्न जाँदैन् भने
बाहे त्यो यहूदी भएर मरोस् अथवा नसरानी भएर मरोस् । अर्थात्
यदि त्यो व्यक्ति हज न गरी भर्दै भने इस्लाममा त्यसको मृत्यु
हुँदैन ।

नीलुल अवतार पेज नं० १६५ जिल्द चौथोमा छ कि— “हजरत उमरले भन्नु हुन्छ कि केही मानिसहरूसाई शहर र दिहातमा पठाउँ, जो यस्तो व्यक्तिलाई हेरोस् । जसमा हज गर्न समर्थ छ र हज गर्दैन् । उनीहरू माथि जुजया (टेक्स) कायम गरि दिउँ किन कि उनी मुसलमान होइन् । यदि बत्तमान समयमा इन्साफको दृष्टिले हेरो भने त यस्ता कति व्यक्तिहरू पाइन्छ । यस भन्दा धेरै अभाग्य के होला कि बैतुल्लाह जस्तो बुजुर्ग र प्यारो स्थान यही संसारमा छंदैछ र त्यहाँ सन्म पुग्नलाई प्रसस्त सामान पनि प्राप्त होस्, तर मान्छे इस्लामको दावा राख्दा राख्दै पनि उसको दर्शन गर्न न जाओस् । जसको दर्शन (जियारत) गर्नको लागि हजरत आदम अलैहिस्सलाम एक हजार चोटि पंदल यावा गर्नु भएको थियो ।

तिरमिजी जिल्द दोलो पेज नं० २५४ मा छ कि श्री हजरत मुहम्मदले जब काफिरहरूको दुखले गर्दा मक्का मोम्मजमालाई छाडेर हिजरत (प्रवास) गर्नु पन्थो त खाना काढा तिर भतवजः (ध्यान भग्न) भएर प्रेम पूर्वक भन्नुभयो कि— “अल्लाहको शपथ लिएर भन्छु कि तिमी अल्लाहको नजिक संसारको सम्पूर्ण वृथाको अनेक ठाउँभन्दा महस्वपूर्ण

र प्यारा छो । यदि काफिरहरूले मलाई निस्कासित नगरेको भए, म कहिले पनि तिन्हो वियोग (बिछोड) काबूल गर्दैन्थे ।

इन्हे माजा पेज नं० २१३ मा बुहोरेराबाट नकल छ कि रसूलुल्लाहले भन्नु हुन्छ कि-जुन मानिसले अल्लाहको निम्नि प्रथात् प्रेम पूर्वक ध्यान दिएर बेतुल्लाहको हज गन्यो र नराङ्गो कुरा तथा पापको कामबाट बच्यो, त्यो व्यक्ति यस्तो पाक साफ (पापबाट मुक्त) भएर फर्क्कन्छ कि जस्तै उस दिन थियो । जुन दिन उसकी आमाले जन्माउनु भएको थियो ।

तरगीब व तरहीब पेज नं० २२४ मा अबुहोरेराबाट बयान छ कि रसूलुल्लाहले भन्नु भएको छ कि- “जसले पनि बेतुल्लाहको प्रेमले प्रस्थान गर्छ । उसको सवारीको जति पाइला हिड्छ, अल्लाहताआला प्रत्येक पाइला को सट्टा एउटा पाप मिटाउँछ र एउटा पुण्य लेहछ र एउटा दर्जा जन्मतमा ऊँचो गर्छ । जब त्यो व्यक्ति बेतुल्लाहमा पुगिहाल्छ र वहाँ तवाफे (परिक्रमा) बैतुल्लाह र सफा व मरवाको सई (बिस्तारे दोड) बगुर्छ । फेरी बाल कटाउँछ त पापबाट यस्तो मुक्त भई हाल्छ कि जस्तो त्यस दिन थियो, जुन दिन

उसको आमाले उसलाई पैदा गरेको थिइन् । तरागीबको उसे
पेजमा इन्हे अब्बासबाट बयान छः—

“मनहज्जा मिम मवक्ता माशंग्रन हत्ता यरजेग्र
एला मवक्ता कतबल्लाहो लहू बेकुल्ले खुतबतिन सबग्रो
मेघते हसनतिन कुल्लो हसानतिन मिसलो हसानातिल हरमे
कीला लहू वमा हसानातुल हरमे काला बे कुल्ले हसानतिन
मे ग्रतो ग्रल्फे हसानतिन” रवाहो इन्हे खोजेमता सही हेही ।

अर्थः— रसूलुल्लाहले भन्नु भएको छ कि— जुन व्यक्ति
मवका मोग्रज्जमाबाट हजको लागि अर्थात् अकातिको तर्फ पैदल
निस्तयो र फेरी पैदल मवकामा फर्केर न आयो । अर्थात् आवत
जावत सवारीमा बसेर आए-गए न भने अल्लाह तआलाले उस
व्यक्तिको लागि प्रत्येक पाइलाको सट्टामा सात सयनेकी उसको
आमाल नामा (कर्मको किताब) मा लेण्ठ र प्रत्येक नेकी हरमको
नेकीको बराबर हुन्छ । सहावाले सोधे कि— हे रसूलुल्लाह हरमको
नेकीको के भावार्य हो ? भन्नुभयो कि प्रत्येक नेकी एक लाखको
बराबर हुन्छ । यस प्रकार एक पाइलाको सट्टामा सात करोड
नेकीहरू भए ।

अब ध्यान दिनुस् कि तिनीहरूको कस्तो ईमान र
इस्लाम होला जसलाई हज गर्न क्षमता छ तर यति ठूलो पुण्य

र पल्लाई छाडि राखेका छन् । कति यस्ता छन् कि उनलाई हजको कहिले पनि ध्यान हुँदैन । कति मानिसहरू त यस्तरो भनि दिए कि हज गर्नजानु केही धर्मको काम होइन । यो त मुसलमानहरूको व्यापार, बिजनेसको उप्राप्तिको लागि मात्र कायम गरिएको थियो ।

“नउज बिल्लाह मिन अजाबिल्लाह”

अर्थः— हामी अल्लाहको कोध (दण्ड) बाट अल्लाह सित कमा चाहन्छौ । अल्लाह यस्तो काम र कुराबाट मलाई र आफ्नो प्रतिनिधिहरूलाई अभाग्य दशाबाट बचाप्रोस् । (आमीन)

केही यस्ता छन् कि हजबाट इन्कार त गर्दैनन् । तर यो हावा लागेको छ कि म संसारिक कार्य अयोहारबाट र धन माल वा कारखानाबाट मौका पाए पछि अथवा हात्तो छोरो ठूलो भएर घरको भारलाई समालन सबैने भए हज गर्न आन्छु । यो विचार गर्दैनन् कि लसारको भ्रमनाल कहिले समाप्त पनि भएको छ ? आश्चर्यको कुरो यो कि जब नोकरी र व्यवसाय आदि कामको लागि संकटो हजारो कोसको यादा गरिन्छ र चिरकालसम्म घर फून अबसर मिल्दैन, त्यस बिष्ट परिवारको हेरचाह र कारखानाको हेरचार कसरी र कुन तरिकाबाट हुन्छ । सार्थ सद्भन्दा आश्च-

यंजनक यो कुरो छ कि यस जीवनको केही पनि विश्वास छैन्।
मृत्युको कुनै पनि निश्चित समय थाहा छैन्। यदि हज गर्न
जानु अनिवार्य (फर्ज) थियो र जानुभन्दा पहिले नै कालले
समात्यो भने ? यहूदी वा नसरानी भएर मर्नु पर्छ ।
“अल्लाहको पनाह”

अर्थः— “अल्लाह यस पापबाट बचाओस्” अनि त्यो
कारखाना र छोरा घर परिवार कोही काम आउन सबदेनन् ।
तसर्थ बुद्धिमानीको कुरो यो हो कि जुन समय हज गर्न अनिवार्य
होस् त्यसबेला केरकार गर्नु पर्दैन । आत्मास्थ र लोभ माथि यो
दोआ (मन्त्र) “लाहौल” पढेर तुरुन्त प्रस्थान भईहाल्नु पर्छ ।

तरगीब व तरहीब पेज नं० २२५ मा इब्ने अब्बसा-
बाट बयान छ— “तो अजिजलु एलल हज्जे यअनिस करीजता
फइश्वा अहदकुम लायदरी मा यअरेजो लहू रवाहो अबुलका-
सेमिल असबहानो” ।

अर्थः— रसूलुल्लाहले भन्नु भएको छ कि हज अनिवार्य
भएमा छिटो गर्नु पर्छ किन कि कसेकाई पनि थाहा छैन कि कस-
लाई कहिले के दुर्घटना आई लाग्छ ।

तरगीब व तरहीब पेज नं० २२६ मा जाफर अनज-
देहीबाट मरफूअन बयान छ कि रसूलुल्लाहले भन्नु भएको
छ— सुकर्मको कार्य गर्नामा जसले पनि धन मालमा लोभ

गर्छ भने उसको कंजूसीको यस्तो परिणाम हुन्छ कि उसलाई कुनै संसारिक काममा उस भन्दा अत्यधिक खाचं मर्न समस्या आई लाग्छ । संसारिक कार्यमा लीन भएर हज गर्न मुलतबी गर्नेहरूको कार्य त्यसै रहिरहन्छ र हजका इच्छुकहरू हजबाट फर्केर पनि आई हाल्छन् । फेरी वहाँले फ़न्फ़यो, यो उदाहरण छ यस कुराको कि इस्लामको विधान सही छ ।

यसले हज अनिवार्य भएको मुसलमानले अहसाह माथि सहारा गरेर तुरुन्तै प्रस्थान भई हाल्नु पर्छ र उस बेइन्तेहा (असीमित) सवाब र दर्जालाई प्राप्त गर्नु पर्छ । जस्तो कि माथि बयान गरिएको छ । तर यो याद रहोस कि सवाब र दर्जा तब प्राप्त हुन्छ जब कि कुनै काम इस्लामको खिलाफ न होओस् र बाटोमा परेको कठिनाईलाई शान्ति पूर्वक सहन गरोस् याको र मान्छेहरू सित लडाई झगडा न गरोस् र ध्यान रहोस् कि अत्यन्त महत्त्वपूर्ण ठाउँमा जाँदैछु र सर्वश्रेष्ठ पुण्य र उपाधिको याका छ । यति लाभदायक इश्वरीय देन (नेमत) को सामुप्रे संसारिक संकटको केही प्रबाहु छैन ।

तरगीब ब तरहीब पेज नं० २३० भा अबुहोरराबाट

मरकून बयान छ कि—“इन्हेलाहा तग्राला यो बाही बोग्रहले
अरफातिन मलाएकत्समाए फयकूलुन्जोरु एला एवादी हा-
उ-ला-ए-जाऊनी शएसन गबेरा ।”

अध्ययन:- रसूलुल्लाहले भन्नु भएको छ कि – निश्चय नं
ग्रल्लाहले फरिशता Angels (दूत) हरूमा अर्फातीहरू (अरफा-
तमा हुनेहरू) को प्रशंसा गरेर भन्नु हुन्छ कि हेर ! भेरो यी भक्त
हरूलाई जुन कि टाढा-टाढाबाट याका गरेर कोहर भेल्लो भएर
भेरो समोप आएर उभिएका छन्, म उनीहरूलाई पापबाट मुक्त
गरि दिएँ ।

तरगीब व तरहीब पेज नं० २२७ मा हजरत अबु-
होरेराबाट बयान छ कि- रसूलुल्लाहले भन्नु भएको छ कि—
“जुन व्यक्ति हज गर्नको लागि निस्कयो र बाटैमा त्यसको
मृत्यु भयो, उसको निमित्त हजको सवाब प्रत्येक वर्ष (साल)
कियामत (प्रलय) सम्म लेखिन्छ । जुन व्यक्ति उमराको
लागि निस्कयो र बाटैमा त्यसको मृत्यु भयो, उसको लागि
कियामत सम्म उमराको सवाब लेखिन्छ । जुन व्यक्ति
जहादको लागि निस्कयो र बाटैमा त्यसको मृत्यु भयो,
उसको निमित्त कियामत सम्म जेहादको सवाब लेखिन्छ ।”

तरगीब व तरहीबको उसे पेजमा हजरत आएशा-

बाट बदान छ कि— रसूलुल्लाहले भन्नु भएको छ कि— जुन
व्यक्ति हज या उमराको बाटोमा निसक्यो र बाटोमा उसको
मृत्यु भयो त क्यान्तमा (प्रलयमा) उसको पापहरूको पेशी
हुन्न र हिसाब व किताब पनि हुन्न, वह त्यो व्यक्ति बिना कुनै
रोकाबटले बंकुण्ठमा प्रवेश (दाखिल) भई हात्तछ ।

अन्तमा अल्लाह सित दिन्ती छ कि सबै मुसलमान-
हस्ताई तुकन्म गर्न बल-बुद्धि प्रदान गरन् । (ग्रामीन) व
आखेरो दावाना अनिल हम्दो लिल्लाहे रबिल आलमीन ।
(ग्रामीन)



आपसी मेल-मिलाप र एकता माथि उपदेश

बिस्मिल्लाहिर्रहमानिर्रहीम ।

“अलहम्दो लिल्लाहिल्लजी वहदू वस्सलातो वस्सलामो
ग्रता मल्ला नबीय व बादहु ।” अम्माबाइः—

बिस्मिल्लाहिर्रहमानिर्रहीमः— फकद कालल्लाहो तवारका व
तग्गाला “या अर्थो हल्लजीना आमनुतकुल्लाहा हक्का तोकातेही
वसातमूतश्चा इल्ला व अन्तुम मुसल्लेमून । वग्रतसेमू बेहब लिल्लाहे
जमीझीं वला तफरंक् वजकोरु नेमतल्लाहे अलंकुम इज कुन्तुम
ग्रादाश्रन फग्गल्लफा बेना कोल् बेकुम फग्गस्वहतुम बेनेमतेही
इखाना ।”

अर्थः— अल्लाहले भनेको छ कि— हे ईमान ल्याउने मानिस
हरु अल्लाह सित डराऊ यस्तो डराऊ जस्तो डराउनको हक क्ष ।
मर तिमी तर मुसलमान भएर, र सबै मिलेर अल्लाहको रस्सी
(अल्लाहको ग्रादेश) लाई खूब मजबूत समात र आफूमा सबै भाई
भाई जस्तै भएर बस । र अल्लाहको इनामलाई याद गर कि तिमी

आपसमा शब्दु थियो र अल्लाहले सबैको हृदयलाई कोमल र उदार बनायो कि सबै भाई भए ।” यस आयतमा यो भनेको छ कि सम्पूर्ण मुसलमानहरूलाई सधैं र हरेक अवस्थामा दीन इस्लाममा दृष्टा पूर्वक अटल रहनु पछं, जसले गर्दा इस्लाम धर्ममा स्वर्गवास (वेहान्त) होस् र सबैलाई एक विल भइं एकताको साथ बस्नु बेश हुन्छ, र एक समूहमा बस्नालाई यो उपाय बताइएको छ कि सबै एकताको साथ मिलेर अल्लाहको रस्सी (कुर्रानको आदेश), लाई खूब राख्नो सित समात र यस उपायको यो फल भनिएको छ कि सबैको हृदय मिली रहन्छ । अर्थात् यो बताइएको छ कि तिमीमा शब्दुता थियो एक अर्काको शब्दु थियो । अब यो नेमत (दया) ले एक अर्काको मायालु र इच्छुक भएका छो । त्यो रस्सी कुर्रान शरीफ हो । जस्तै अल्लाह तभालाले सूरा मायदाको पहिलो रुकूमा भनेको छ ।

“असयोमा अकमलतो लकुम दीनकुम व अतममतो अलंकुम नेभ्रमती ।”

अर्थः— आज पूरा गरिदिए तिम्रो दीन (धर्म) लाई र तिमी माथि आफ्नो दया (नेमत) लाई पूर्ण गरि दिए । रस्सु-ल्लाहले भन्नु भएको छ कि— “किताबुल्लाहे होवा हब्लुल्लाहे मनिसब्बहू काना अलल होवा व मन तरक्कहू काना अलज्जमा-

लतेहो ।" (यो हृदीस मुस्लिम जिल्द दुई पेज नं० २८० मा छ)

अर्थः— मुहम्मद सलललाहो अलंहे वसल्लमले भन्नु भएको छ कि—अल्लाहको किताब अल्लाहको रस्सी हो । जसले पनि यस माथि अटल रहन्छ त्यो हिवायत (सुपथ) मा रहन्छ र जसले यसलाई छाडि दियो त्यो गुमराहीमा (अममा) पर्छ ।

अब मुसलमानहरूमा एकातिर झगडा फसाव र नराओ बिवाद समावेश छ, भने अकोतिर सबै मुसलमानहरूको भनाई छ कि कुर्झानि व हृदीश माथि सबैको ईमान र बिश्वास छ । तर यो भनाई मुख्ले भन्नको लागि मात्र छ । यदि सबैको बिश्वास दृढ भए त यो फसाव, यो पार्टी बन्दी आदि हुँदेन्न्यो । आज त्यही युग हाओ राम्रो सामुन्ने उपस्थित छ जसको बारेमा रसूलुल्लाहको अमरबाणी छ । हृदीस मिस्कात बाब केबायर पेज नं० ३१ मा भन्नु भएको छ कि:-

“यातो अस्तन्नासे जमानुन लायबका मिनल इस्लामे इहला इस्मोहू बला यबका मिनल कुर्झाने इल्ला रस्मोहू मसाजेदोहुम आमेरतुन व हेया खाराबुँम मिलन होदा ;”

अर्थः— “रसूलुल्लाहल भन्नु भएको छ कि एउटा यस्तो युग आउने छ कि इस्लामको नाम मात्र हुन्छ र कुर्झानि व हृदीसको पठाई रोति रिवाज (चलन) को प्रभावले मात्र पढाइन्छ । कर्म र

गुण हुँदैन । भस्त्रिय उनीहरूको ज्ञन बेश इमारतको हुन्छ तर पाठ पूछाको नाममा शून्य हुन्छ” । त्यो सबै आज स्पष्ट दप्तमा देखिन्छ । अल्लाहले सूरः ज्ञनफालको छंटों र कूमा भनेको छ कि:—

“ब आतीउल्लाहा ब रसूलहू बला तमाज़ू ब तपसेल्
ब तजहुब रीहोकुम बत्वेल इश्लाहा मध्यसाबेरीन” ।

अर्थः:- “आज्ञा पासन गर अल्लाहको र उसको रसूलको तथा आफूमा फूट नगर, यदि आफूमा फूट गाडो” भने तिमी कम-जोर (कल्पीहीन) हुन्छो, र तिन्हो जरो हल्सीएर ढल्छ । सन्तोष गर निश्चय ने सन्तोष गर्नेहरूको साथमा अल्लाह रहन्छ । तसर्व यो कुरा सन्तोषको साथमा मात्र बन्न सक्छ । अस्तै कहिसे कोही व्यक्ति मूर्खता पन्थ्यो त अर्कोले सन्तोष ब प्रेम गरिदियो भने शब्द-ता र बैर हुँदैन । यसले रसूलुल्लाहले भन्नु हुन्छ कि :—

“तरल मोमेनीना फी तराहोमेहिम ब तवद्वोहिम ब
तम्रतोफेहिम कमा सलिल जसदे इजस्तका उजुउन तबाघलहू
सायरल जसदे बिशमहरे बल हुम्मा ।”

अर्थः:- “रसूलुल्लाहले भन्नु भएको छ कि जसले आफूमा आया र आफू जस्तै भलो अर्काको चाहिदैन र दुःख, सुख, आफ्नै जस्तै मन पराउदैन उसलाई मुसलमान नमान । मुसलमानको नेतृत्वक व्यवहार यस्तो हुतुपछ, जुन प्रकार एउटा शरीरको प्रकृया

हुन्छ कि यदि शरीरको कुनै पनि ठाउँमा दुःख हुन थाल्यो भने पुरा शरीर बंचेन हुन्छ । ठोक त्यस्ते प्रकारले मुसलमानहरूको प्रकृया हुनुपछ । यदि एउटा मुसलमानलाई कुनै किसिमको पीर परेको छ भने अर्को मुसलमानले त्यसको दुःखमा आग लो सहनुभूति देखाउनु कर्तव्य हुन्छ । फेरी अर्को ठाउँमा भनिएको छ कि—

“बल्लजी नपसी बे यदेही ला युमेनो अब्दुन हत्ता यो हिद्वा लेश्रखीहे मा यो हिब्बो लेनपसेहो ।”

अर्थः:- रसूलुल्लाहले सपथ (कसम) खाएर भन्नु हुन्छ कि कसम (सपथ) छ त्यो शक्तिको जसको शक्तिमा ज्यान छ “मुहम्मद सल०” को कुनै पनि मानिस मुसलमान हुँदैन जब सम्म उतमा आफू जस्तै दुःख, पीर, मर्का र खेरखवाही अर्काको लागि पनि हुँदैन । तब सम्म त्यो पूर्ण रूपले मुसलमान हुँदैन ।

अर्को ठाउँमा मिस्त्रात शरीफको हडीसमा रसूलुल्लाहले भन्नु भएको छ कि—

“अला उखबेरोकुम बेशफजला मिन बर्जतिस्सेयामे बस्सदकते बस्सलाते कुलना बला काला इस्ताहो जातिल बैने ब फसादो जातिल बैने हेयल हालेकतो ।” (यो हडीस मिस्कात पेज नं० ४२० मा छ)

अर्थः:- रसूलुल्लाहले भन्नु भएको छ कि- के मैले तिमीहरू-

ताई यस्तो धीज नमने, जो रोजा, जकात, दान र नमाज भन्दा प्रति महत्त्वपूर्ण छ । सहावाहूल्ले भने अवश्यने बताउने कष्ट गर्नु होस् । वहाँजे भन्नु भयो कि त्यो यो हो कि तिनीहरू आफ्नोमा मेल मिलाप र एकता माथि सुबृद्ध भएर बस, र आपसी कूट यस्तो हानिकारक छ, कि जसले गर्दा पुण्यहरूलाई यस्तरी नाश गर्छ कि जस्ते—उस्तुरा (छुरा) ले कपाललाई काटेर सफा गर्छ केही पनि छाडिबैन् ।

अब ध्यान दिनुस् कि कुर्मानि र हृदीस यस्तो उपदेश दिएका छन् तर मुसलमानहरूको आज यस्तो कंफियत छ कि अनेक प्रकारको अनगिन्त पार्टी बनाएर र बेगला-बेगल नाम राखेर तिनै नामको भरमा, विकसित हुनलाई तम्सिएका छन् । र यो नाम अन्तसतल हृदयमा छ । बह उसको साथमा अनेक बुढि र विचारको यस्तो संगठन बनाइएको छ कि एक अर्काको दोस्रो सित मेल-मिवता हुन सक्छन् । सबैलाई अथवा दुई चारलाई एक गर्न अघर्मको काम सम्भवन्छ र फरक गर्नमा प्रयत्न गर्छन् । यसलाई धर्मको कुरो सम्झ-न्छन् । यसमा ठूलो बुढि जीवीहरूले त यसको बीडा नै खाएका छन् । बह “अहले हृदीस” जुन कि कुर्मानि व हृदीस मात्रको मान्ने समर्थन गरेका छन्, तिनीहरू पनि यस रोग-

बाट बचन सकेनन् । सानोतिनो कुरामा इखतेलाए (बिद्रोह) गरेर आपनो बिचारलाई सुविचार र अकाको बिचारलाई कुविचार व गुमराह बताउछन् । जो चलन सहाबा रिजदा-नुल्लाह तमाला अज्ञेहिमको यिथो कि फसाद र फूटबाट बच्दये र कहिले काही कुनै कुरामा फसाद हुन्ध्यो पनि, भने नडाई मगडा गर्दैन्ये, र आर्को नाम र पाठी बनाउदैन्ये, नमाज व मस्जिद आदि अलग गर्दैन्ये । आज उस उपदेशलाई सबैले ताखमा राखि बिएका छन् ।

कोही व्यक्तिहरूले त सहाबाहरूमा पनि शब्दुता र मुखालिफत (बिद्रोह) प्रमाणित गर्दैन्, बल व ज्ञान बुद्धि लगाउँछन् । कुनै विवेकी व्यक्तिको सामुन्ने “त इन्सा अल्लाह” अल्लाह र रसूलको आदेशमा केही पनि विरोध प्रमाणित हुन सक्दैन । तर आज धर्म गुरुहरूको मुटु त विरामी भईसकेको छ । “अल्लाह तमाला रहम गर्न” आमीन । यस तेह्रौ चोदहो शताब्दी इस्लाममा मुसलमानहरू एकताको लागि अत्यन्त प्रयत्न गर्दैन् । ठूलो-ठूलो धार्मिक उपदेश र सुधारको लागि यज्ञ (अन्जुमन) गर्दैन् । जसमा ठूलो-ठूलो धार्मिक उपदेशको बहतम्य प्रनेक विवेकी र बुद्धिजीवीहरूले गर्दैन् बताउँछन् । तर छस कपट

र बिद्रोह तथा पार्टी बन्दीमा केही पनि परिवर्तन हुँदैन ।

यसको कारण यो हो कि उस बिद्रोह, फूट आदि कुरा माथि कसेले पनि ध्यान गर्दैनन् । यो कारण के हो : भने सिफं कुर्मान र हृदीसको साधारण चलन र सोझोबाटो । साधारण चलन त्यो यियो जुन कि सहाबा इकरामले गर्दथे । उदाहरणको लागि यो भनौं जस्तै— कुनै कुरा माथि कुनै साहाबाले उपदेश बबतव्य दिइरहेका छन् । जब उसको बिपरीत कुनै आयत व हृदीश कसेले याद गराई दियो वा सुनाई दियो, भने तुरुन्त आफ्नो कुरालाई छाडिदिन्थे । जस्तै-हजरत अब्दुल्लाहो तभाला अन्होको पासमा एउटा मानिसको बाज्यैले बरास्तमा आफ्नो हक हिस्साको दावा गन्यो । वहाँले भन्नुभयो कि तिङ्गो हक हिस्सा बरास्तमा छैन । जब उसको हक हिस्साको बापत हृदीस सुन्नुभयो त हिस्सा दिलाई दिनु भयो । (यो हृदीस इन्ने माजा पेज नं० २०० मा छ)

एकचोटि हजरत उमर रजिघल्लाहो काबाको खजानालाई बाउन हुकुम दिनु भयो । जब त्यसको बापत भनियो कि आँ हजरत सल्लल्लाहो तभालाले उसलाई बिभाजित गर्नु भएका छैनन् । तपाईं पनि नगर्नुस् तुरुन्त आफ्नो कुरोलाई भंग गरि

दिए । यो हृदीश बोखारी मतबूआ मिल्स पेज नं० १७३ जिल्द चारमा छ, इत्यादि यस्ता धेरे घटनाहरू छन् । जस-बाट यो याहा हुन्छ कि तिनीहरूमा कस्तो प्रेम र सन्तोष थियो ।

अब आज यस्तो कुरा छ कि जसले जे कुरा ग्रहण गरेको छ । उसको आधारमा विश्वास गरेर अटल भएका छन् । यदि उसको विपरीत कसेले केही आयात व हृदीसको प्रकाश पान्यो भने त भन्दछन् कि के यो हृदीस पहिले थिएन ? के फला महापुरुषलाई यो प्राप्त भएको थिएन ? तिमीलाई मात्र मित्रेको छ । अथवा यसमा केही दुटी छ र यो महत्वपूर्ण छैन् ।

भनाईको मतलब यो हो कि यता उतिको कुरा गरेर आन्देनन्, र यो हुन सबदेन कि आपनो जिदीलाई छाडि दिउँ । हृदीसको आज्ञा पालन गर्नौ । याद राखनुस जब सम्म यो हेरफेर (केरकार) लाई छाड्दैनो र सहाबाहर जस्तै कुर्झान व हृदीसको आज्ञा पालन गर्दैनौ तब सम्म इस्लामको बृद्धि विकास र एकताको फल देख्न अवसर प्राप्त हुँदैन । किन कि यस चलनबाट अत्तिलाहको तर्फबाट स्वीकारोक्तिको निर्णीय भइसकेको छ । रसूलुल्लाह सल्लल्लाहो अत्तिलाह बस-

ਬਸਲਮਲੇ ਮਜ਼ੂ ਮਏਕੋ ਛ ਕਿ—

“ਮਾਸਾਨਾ ਘਰਿੰਹੇ ਵ ਅਸਹਾਬੀ” । (ਧੋ ਹਦੀਸ ਤਿਰ-
ਮੀਜੀ ਪੇਯ ਨਂ ੬੬ ਜਿਲਦ ਬੁਈ ਮਤਬੂਆ ਅਹਮਦੀਮਾ ਛ)

ਅਰ्थ:- ਰਸੂਲੁਲਾਹ ਸਲਲਤਾਹੋ ਘਰਿੰਹੇ ਬਸਲਮਲੇ ਮਜ਼ੂ ਮਏਕੋ
ਛ ਕਿ— “ਜਨਤੀ ਪਾਟੀ ਤਹੀ ਹੁਨਛ ਜੋ ਮੇਰੋ ਚਲਨ ਰ ਮੇਰੋ ਸਹਾਬਾ
ਇਕਰਾਮਕੇ ਚਲਨਲਾਈ ਮਨ ਪਰਾਉਂਛ ਰ ਉਸੇਮਾਇ ਚਲਨ ਪ੍ਰਯਤਨ ਗਢਾਂ ।”
ਅਧਿਕਾਰ ਜੁਨ ਪ੍ਰਕਾਰ ਸਹਾਬਾ ਇਕਰਾਮਲੇ ਕੁਝਾਨ ਵ ਹਦੀਸਲਾਈ ਆਧਾਰ
ਮਾਨੇਰ ਉਸੇ ਆਧਾਰ ਮਿਥ ਰਹੀ ਜੀਵਨ ਵਿਤੀਤ ਗਰੇਕਾ ਛਨ् । ਠੀਕ
ਉਸੇ ਪ੍ਰਕਾਰ ਜੀਵਨ ਵਿਤੀਤ ਗਨੋ ਵਿਕਿਤ ਮਾਤਰ ਜਨਤੀ ਹੁਨਛ ।

ਅਲਲਾਹ ਤਪਾਲਾ ਸਿਤ ਬਿਨੜ ਪ੍ਰਾਰਥਨਾ ਛ ਕਿ ਹਾਮੀ
ਸਕੇ ਮੁਸਲਮਾਨ ਦਾਜੁ-ਮਾਈ ਰ ਸਾਨਾ-ਠੂਲਾਲਾਈ ਯਸਤੋ ਸੁਵੁਫ਼ਿ
ਰ ਸ਼ਕਿਤ ਪ੍ਰਵਾਨ ਗਰੁਣ् । ਜਸਲੇ ਗਰਦਾ ਸੰਸਾਰ ਵ ਸ਼ਵਾਗ (ਆਖੇ-
ਰਤ) ਦੁਕੈ ਠਾਡੇਮਾ ਸੁਕਿਤ ਪ੍ਰਾਪਤ ਹੋਸ਼ ਮਸੇ ਪ੍ਰਾਰਥਨਾ ਗਵਣ੍ਹੁ ।
(ਆਮੀਨ) ਵ ਆਖੇਰੋ ਦਾਵਾਨਾ ਅਨਿਲ ਹੁਮਦੀ ਸਿਲਲਾਹੇ ਰਮਿਲ
ਆਲਮੀਨ । (ਆਮੀਨ)



التجيد
والشجرك



النوجي و الشرك

تأليف

محمد إدريس

باللغة الفيالية

الكتاب التعاوني للدعوة والارشاد وتوعية الجاليات بالسلسلة
برقم ١٤٦٥ الولاعف ١٤٣٠ هـ تلفون ٢٣٦٧١٥ - ٢٣٦٧٢٢ فاكس ٢٣٦٧٢٢

١٠
نبالي